

एनएमबि बैंक लिमिटेडको तीसौँ वार्षिक साधारण सभासम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०९/०१ गते

तीसौँ वार्षिक साधारण सभासम्बन्धी सूचना

यस बैकको मिति २०८२/०८/२८ गते बसेको सञ्चालक समितिको ५००औं बैठकको निर्णयानुसार बैकको तीसौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएकाले कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

साधारण सभा बस्ने मिति, स्थान र समय :

मिति : २०८२ साल पौष महिना २४ गते, बिहिवार (तदनुसार जनवरी ०८, २०२६)

स्थान : त्रिभुवन आर्म्स अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँ ।

समय : बिहान १०:०० बजे ।

छलफलका विषयहरू:

(क) सामान्य प्रस्ताव:

- आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब, अन्य विस्तृत आम्दानीको विवरण, ईन्क्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरणसहितको वार्षिक आर्थिक प्रतिवेदन पारित गर्ने (सहायक कम्पनीहरू एनएमबि क्यापिटल लिमिटेड, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र एन.एम.बि. सेक्स्युरिटिज लिमिटेडको एकीकृत वित्तीय विवरणहरू समेत) ।
- कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व.२०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने । (हालका लेखापरीक्षक एस.ए.आर. एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स पुन: नियुक्त हुनका लागि योग्य हुनुहुन्छ।)
- सञ्चालक समितिबाट सिफारिस भए बमोजिम हाल कायम शेयर चुक्ता पुँजी रु.१८,३६,६७,०४,९४९/२४ को ५ प्रतिशतका दरले हुन आउने रु.९१,८३,३५,२९७/९६ नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरणको लागि स्वीकृत गर्ने ।

(ख) विशेष प्रस्ताव :

- बैकको वर्तमान जारी पुँजी रु.२१,३६,६७,०४,९४९/२४ (अक्षरेपि एक्काईस अरब छत्तीस करोड सतसठ्ठी लाख पाँच हजार नौ सय उन्नत्ताष्टी र पैसा चौबीस मात्र) बाट बृद्धि गरी रु.२२,२८,४०,४१,२५७/२० (अक्षरेपि बाईस अरब अष्टाईस करोड पचास लाख एकचालीस हजार दुई सय सन्ताउन्न र पैसा बीस मात्र) पुर्‍याउन स्वीकृति प्रदान गर्ने,
- बैकको जारी पुँजी बृद्धि गरिने भएकाले यो बराबर चुक्ता पुँजी पुर्‍याउन वर्तमान शेयर चुक्ता पुँजी रु.१८,३६,६७,०४,९४९/२४ को ५ (पाँच) प्रतिशतको दरले हुन आउने रकम रु.९१,८३,३५,२९७/९६ बराबरको बोनस शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने,
- बोनस शेयर जारी भए पश्चात बैकको जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि हुने भएकोले सोहि बमोजिम बैकको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) मा संशोधन गर्ने,
- बैकको नियमावलीको नियम ३२ को उपनियम १ को (ख) मा संशोधन गरि संचालकको बैठक भत्ता बृद्धि गर्ने ।
- बैकको प्रवन्धपत्र संशोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न वा अभिलेख गर्दा गराउंदा केही सामान्य हेरफेर गर्ने, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्ने, दाखिला गर्ने र अभिलेख गराई लिन समेत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने ।

(ग) विविध ।

सञ्चालक समितिको आज्ञाले, कम्पनी सचिव

साधारण सभा सम्बन्धमा थप जानकारी :

- वार्षिक साधारण सभा प्रयोजनकालागि मिति २०८२/०९/०९ गते एक दिन बैकको शेयर दाखिल खारेज दर्ता बन्द (Book Close) रहनेछ । उक्त मिति अगावै नेपाल स्टक एक्सचेञ्ज लि.मा शेयर कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्ने, साधारण सभामा भाग लिन तथा मतदान गर्न सक्नेछन् ।
- शेयरधनीहरूको जानकारीका लागि वार्षिक सक्षिप्त आर्थिक विवरण यसै सूचना साथ प्रकाशित गरिएको छ । साथै, सक्षिप्त आर्थिक विवरण लगायत वार्षिक साधारण सभामा पेश हुने सम्पूर्ण प्रस्तावहरू बैकको वेबसाइट www.nmb.com.np मा पनि राखिएको छ ।
- वार्षिक साधारण सभामा भाग लिन इच्छुक शेयरधनीहरूले कुनै एक सकल शेयर प्रमाणपत्र /हिताग्राही खाताको प्रमाण र आफ्नो परिचय खुल्ने फोटो सहितको परिचयपत्र वा सोको प्रतिलिपि अनिवार्य साथमा लिई आउनु हुनु अनुरोध छ ।
- वार्षिक साधारण सभामा भाग लिने शेयरधनी महानुभावहरूले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ राखिने उपस्थिति पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । शेयरधनी उपस्थिति पुस्तिका विहान ९ बजेदेखि खुल्ला रहने छ ।
- वार्षिक साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सী) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरूले प्रतिनिधिपत्र (प्रोक्सी फारम) सभा शुरू हुनु भन्दा ८६ घण्टा अगावै बैकको केन्द्रीय कार्यालय ववरमहल, काठमाडौँमा दर्ता गराई सक्नु पर्नेछ ।
- प्रतिनिधि नियुक्त गर्दा मतदान गर्न अधिकारप्राप्त बैकको शेयरधनी वाहेक अन्य व्यक्तिलाई नियुक्ति गर्न सकिने छैन ।
- नावालक वा विक्षिप्त शेयरधनीहरूको हकमा बैकको शेयरधनी दर्ता पुस्तिकामा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिले मात्र साधारण सभामा भाग लिन वा प्रतिनिधि (प्रोक्सी) तोक्न सक्नेछ । संयुक्त रूपमा शेयर लिने शेयरधनीहरूको हकमा त्यस्तो शेयरधनीहरू मध्येबाट सर्वसम्मत रूपमा मनोनित प्रतिनिधिले वा यो बमोजिम कुनै प्रतिनिधि नियुक्त नभएमा शेयरधनी दर्ता कित्तावमा पहिले नाम उल्लेख भएको शेयरधनीलेमात्र साधारण सभामा भाग लिन पाउने छन ।
- शेयरधनीहरूबाट उठेका प्रश्न, जिज्ञासा वा मन्तव्यहरूको सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष वा अध्यक्षबाट अनुमतिप्राप्त व्यक्तिले जवाफ दिन सक्नेछन् ।
- कुनै शेयरधनी महानुभावहरूलाई बैकको सम्बन्धमा केहि जिज्ञासा भए त्यस्तो व्यहोरा लिखित रूपमा सभा हुनु भन्दा कम्तीमा ७ (सात) दिन अगावै बैकको रजिष्टर्ड कार्यालयमा पठाउनु हुन अनुरोध गर्दछै । तर यसलाई छलफल र पारित हुने प्रस्तावको रूपमा समावेश गरिने छैन ।
- साधारण सभामा भाग लिन आउनुहुने शेयरधनीहरूले साधारण सभासंग सम्बन्धित कागजात वाहेक कुनै भोला, पोका वा अन्य सामग्री नलिई आउनु हुन अनुरोध गरिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को सक्षिप्त आर्थिक विवरण
कम्पनी ऐन २०६३ को दफा ८४ (४) को प्रयोजनका लागि प्रकाशित विवरण
(यो विवरण बैकको वार्षिक आर्थिक विवरण र संचालकको प्रतिवेदनको सक्षिप्त विवरण मात्र हो।)

आदरणीय शेयरधनी महानुभावहरू,

बैकको २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब र अन्य विस्तृत आम्दानीको विवरण, ईन्क्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण (बैकको एकल एवं यसका सहायक कम्पनीहरू सहितको एकीकृत विवरण) सहितको कम्पनी ऐन, २०६३ को दफा १०९(४) बमोजिमको विवरणहरू समेत समावेश गरी समिक्षा गर्नका कारोबारको सिंहावलोकन, बैकको वित्तीय अवस्थाको विवरण, यस अवधिमा बैकले गरेको प्रगति, अर्थतन्त्रको समिक्षा तथा बैकले हासिल गरेका उपलब्धीहरू सहितको सञ्चालक समितिको सक्षिप्त प्रतिवेदन ।

आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण Nepal Financial Reporting Standard (NFRS) अनुसार तयार गरिएको छ ।

१. समिक्षा वर्षको कारोबारको सिंहावलोकन :

निक्षेप संकलन: आ.व.२०८१/०८२ को असार मसान्तसम्ममा गत आ.व. भन्दा २४.९० प्रतिशतले बृद्धि भई रु.२ खर्ब ८३ अर्ब ६४ करोड पुगेको छ । कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.९९ प्रतिशत रहेको छ । समिक्षा वर्षको कुल निक्षेपमा (विदेशी मुद्राको निक्षेप सहित) चल्ती निक्षेपको अंश ७.८६ प्रतिशत, मुद्दती निक्षेपको अंश ४५.७६ प्रतिशत, बचत निक्षेपको अंश ३७.४१ प्रतिशत, मागेको बचत लिनु पर्ने निक्षेप (कल निक्षेप) को अंश ७.७८ प्रतिशत र अन्य निक्षेपको अंश १.०९ प्रतिशत रहेको छ ।

कर्जा तथा सापट: आ.व.२०८१/०८२ को असार मसान्तसम्ममा गत आ.व. भन्दा १८.९१ प्रतिशतले बृद्धि भई बैकको कर्जा लगानी रु.२ खर्ब ४३ अर्ब ३० करोड पुगेको छ । कुल कर्जाको उर्जा क्षेत्रमा १३.०४ प्रतिशत, कृषिमा १२.०४ प्रतिशत र लघु, घरेलु, साना तथा मझौला कर्जा ६.८६ प्रतिशत लगानी रहेको छ ।

लगानी: आ.व.२०८१/८२ को असार मसान्तसम्ममा गत आ.व. भन्दा ३.६६ प्रतिशतले कम भई कुल लगानी रु.३३ अर्ब २८ करोड रहेको छ । बैकको लगानीमा संगठित संस्थाहरूको शेयरमा लगानी (सहायक कम्पनी समेत) रु.३ अर्ब ९ करोड, नेपाल सरकारबाट जारी बण्ड तथा ट्रेजरी बिल्लामा रु.२७ अर्ब १ करोड, कृषि बण्डमा रु.३ अर्ब १६ करोड रहेको छ ।

संचालन खर्च: आ.व.२०८१/०८२ मा गत आ.व. भन्दा २.७६ प्रतिशतले कम भई रु.१ अर्ब ७४ करोड रहेको छ । बैकको कर्मचारी खर्च (बोनस र

एनएफआरएसको समायोजन वाहेक) आ.व. २०८१/०८२ मा ९.३० प्रतिशतले बृद्धि भई रु.२ अर्ब ४० करोड पुगेको छ ।

आम्दानी: आ.व.२०८१/०८२ मा गत आ.व. भन्दा १४.३७ प्रतिशतले बृद्धि भई रु.१० अर्ब ८८ करोड पुगेको छ । बैकको खुद मुनाफा गत वर्षको तुलनामा २७.११ प्रतिशतले बृद्धि भई रु.२ अर्ब ८५ करोड पुगेको छ । बैकको खुद व्याज आम्दानी गत वर्षको तुलनामा ११.१४ प्रतिशतले बृद्धि भई रु.८ अर्ब २ करोड पुगेको छ । विदेशी विनिमयको कारोवारबाट हुने मुनाफा गत वर्षको तुलनामा ४३.७४ प्रतिशतले बृद्धि भई रु.४९ करोड ३९ लाख पुगेको छ ।

पुँजीकोष, कर्जा निक्षेप, आधार ब्याबदर र तरलता अनुपात: समिक्षा वर्षको अन्त्यमा बैकको पुँजीकोष पर्याप्तता अनुपात ११.९२ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात ९.०५ प्रतिशत रहेको छ । त्यस्तै, कर्जा निक्षेप अनुपात (CD Ratio) ८२.६५ प्रतिशत कायम राखेको छ । २०८२ असार मसान्तको तरलता अनुपात २६.८६ प्रतिशत रहेको छ । पछिल्लो ३ महिनाको औसत आधारदरका आधारमा २०८२ असार महिनामा बैकको आधारदर ६.२२ प्रतिशत रहेको छ ।

कर्जा जोखिम व्यवस्था: गत आ.व.२०८१/०८२ मा बजारमा नगद प्रवाहको सन्तुलनमा देखिएको समस्या, आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारणले विभिन्न क्षेत्रमा पर्न गएको प्रभाव तथा अन्तर्राष्ट्रिय परिदृश्यहरूमा देखिएको परिवर्तनसँगै खराब कर्जाको बृद्धिले गर्दा विगतमा खराब कर्जा ३.४० प्रतिशत रहेकोमा समिक्षा वर्षको अन्त्यमा ४.११ प्रतिशत पुगेको छ । कर्जा असुली तथा जोखिम व्यवस्थापनमा बैक व्यवस्थापनबाट विशेष प्रयास भैरहेकाले आगामी दिनमा खराब कर्जाको अनुपात घट्ने विश्वास लिएका छौं ।

ऋणपत्र: हालसम्म जारी ऋणपत्रको विवरण निम्न बमोजिम रहेको छ ।

ऋणपत्र	जारी मिति	परिपक्व मिति	व्याज दर	अकिंत मुल्य (रु. हजारमा)
एनएमबि उर्जा ऋणपत्र १ २०९२/९३	२० जेष्ठ २०७८	२० जेष्ठ २०९३	४.००%	१,४०,००,००
एनएमबि उर्जा ऋणपत्र २ २०९३/९४	१० जेष्ठ २०७९	१० जेष्ठ २०९४	४.००%	२,७२,७०,००
एनएमबि ऋणपत्र २०८७/८८	११ जेष्ठ २०७८	११ जेष्ठ २०८८	८.५०%	२,००,००,००
एनएमबि ऋणपत्र २०८४/८५	२९ चैत्र २०७५	२९ चैत्र २०८५	१०.००%	१,६८,५०,००
एनएमबि ऋणपत्र २०८९/९०	३० चैत्र २०७९	३० चैत्र २०९०	१०.७५%	४,००,००,००

बैकको शाखा सञ्जाल: हाल बैकले २०२ वटा शाखाहरू, ९ वटा एक्सटरेन्सन काउन्टरहरू तथा १८४ वटा एटिएमहरूबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । बैकले मलेशिया स्थित समस्त कार्यालय बन्द गर्न नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त गरेको र मलेशियाको केन्द्रीय बैकको स्वीकृति पश्चात बन्द गरिने छ ।

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोबारलाई परेको असर: अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा सन् २०२५ अक्टोबरमा प्रकाशित World Economic Outlook अनुसार सन् २०२४ मा विश्वको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहेकोमा सन् २०२५ र २०२६ मा यस्तो वृद्धिदर क्रमशः ३.२ प्रतिशत र ३.१ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा चालु खाता रु.४०९ अर्ब २० करोडले र शोधनान्तर रु.५९४ अर्ब ५४ करोडले वचतमा रहेको छ । २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चित रु.२,६७७ अर्ब ६८ करोड रहेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चित रु.१९ अर्ब ५० करोड रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी रु.१,१९६ अर्ब १९ करोड राज्यस् सञ्चलन भएको छ । कुल सरकारी खर्च रु.१,४२३ अर्ब ११ करोड रहेको छ । समग्रमा बैकिङ्ग क्षेत्रमा पर्याप्त तरलताको अवस्था रहेको भएतापनि बढ्दो कर्जा असुलीको समस्या, घरजग्गाको खरिद विक्रीमा भैरहेको शिथिलता तथा मूल्यमा समेत कमी हुँदै गैरहेको देखिएकाले आर्थिक गतिविधिमा खासै सुधार नभएको र विगतमा देखिएका अन्य समस्याहरूले कर्जाको विस्तारमा असर पुगेको देखिन्छ ।

३. चालु वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा: बैकको चालु आर्थिक वर्ष २०८२/८३ को आरंभन महिनासम्मको प्रमुख वित्तीय फलफल निम्नानुसार रहेको छ:

क्र.सं.	विवरण	रकम (रु. हजारमा)
१	कुल निक्षेप	२,९३,९४,९९,७७
२	कुल कर्जा तथा सापट	२,४९,२०,६३,७४
३	कुल लगानी (सहायक कम्पनीको समेत)	३२,०३,४२,४९
४	खुद व्याज आम्दानी	२,४८,७२,४३
५	कमिशन तथा डिस्काउन्ट र अन्य संचालन आम्दानी	८८,८२,४६
६	विदेशी विनिमय कारोवारबाट आम्दानी	१४,१०,७३
७	कुल सञ्चालन आम्दानी	३,४६,४९,२४
८	कुल सञ्चालन खर्च (कर्मचारी खर्च समेत)	१,१८,३५,०७
९	सञ्चालन मुनाफा	१,४९,८४,६३
१०	खुद मुनाफा	९१,५९,८३
११	चुक्ता पुँजी	१८,३६,६७,०८
१२	जगेडा तथा कोषहरू	१४,५६,३६,८४
१३	पुँजी पर्याप्तता अनुपात (%)	१२.०७%
१४	प्राथमिक पुँजीकोष अनुपात (%)	९.०४%
१५	खराब कर्जा अनुपात (%)	४.५८%

भाबी योजना: “समुद्र नेपालको लागि” भन्ने मुल नाराका साथ बैकले विगो बैकिङ्गमा केन्द्रित रहि विगो क्षेत्रमा आफ्नो लगानीलाई बढाउँदै लागेको छ र सोलाई निरन्तरता दिईनेछ । वातावरणीय तथा सामाजिक जोखिमलाई ध्यानमा राख्दै बैकले प्राथमिकताप्राप्त क्षेत्रमा व्यवसायलाई विस्तार गर्दै लैजाने छ । साथै, हरित गृह ग्यास उत्सर्जनलाई कम गर्नका लागि बैकले विशेष रणनीति अपनाउँदै अगाडी बढेको छ । ग्राहक मैत्री तथा प्रभावकारी डिजिटल बैकिङ्ग सेवा विस्तारलाई बैकले मुख्य प्राथमिकतामा राखेको छ । कर्जाको गुणस्तरमा सुधार गर्दै उर्जा, कृषि तथा साना तथा मझौला क्षेत्रमा कर्जाहरूको आकारलाई बृद्धि गर्दै लैजाने रणनीति लिएको छ । निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा बृद्धि गर्दै लगिने छ । अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गर्ने प्रक्यालाई अघि बढाइएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएकोमा आगामी दिनहरूमा समेत सोलाई निरन्तरता दिइनेछ । समग्रमा बजार स्थितिलाई हेर्दा चालु वर्ष बैकको उपलब्धी सन्तोषप्रद नै देखिएको छ । हामी भविष्यका योजनाहरू तथा बैकका रणनीतिहरूलाई सफल बनाउन दृढसंकल्प छौं । बैकको योजना तथा रणनीतिहरूको सफल कार्यान्वयनले बैकलाई सबल तथा सक्षम बनाउने कुरामा हामी विश्वस्त छौं ।

४. सञ्चालक समितिबाट भएको हेरफेर: समिक्षा वर्षमा संस्थापक शेयरधनी श्री कर्मचारी संचय कोषको तर्फबाट श्री जीवन कुमार कटवालले प्रतिनिधित्व गर्दै संचालक पदमा रही कार्य गर्दै आउनु भएकोमा उहाँको स्थानमा श्री ठाकुर जंग थापाले प्रतिनिधित्व गर्ने गरी मिति २०८१/०८/२१ मा बसेको संचालक समितिको बैठकले निर्णय गरे बमोजिम संचालक पदमा नियुक्त हुनु भएकोे ।

५. कारोबारलाई अबर पार्ने मुख्य कुराहरू: सहकारी क्षेत्रमा देखिएको समस्याका कारण घरजग्गा तथा लघुकर्जाको क्षेत्रमा परेको असर र त्यसबाट आएको/आउनुसक्ने समस्याहरू । पुँजीगत खर्चमा भएको कमीका कारण निर्माण क्षेत्र तथा औद्योगिक क्षेत्रको विस्तारमा देखिएका समस्याका कारण व्यवसाय विस्तार लगायत कर्जा प्रवाहमा आएको संकुचनको असर । वर्तमान आर्थिक, सामाजिक तथा राजनैतिक अवस्थाका कारण कर्जा असुलीमा देखिएको समस्याहरू । अन्तर्राष्ट्रिय राजनीतिमा आएको परिवर्तन तथा द्वन्द्वका कारणले गर्दा बैकको आम्दानीमा परेको असर । बैकबाट प्रवाह हुने कर्जा तथा बैकबाट प्रदान गरिने गैह-कोषमा आधारित सेवाहरूबाट हुन सक्ने संभावित जोखिम । अधिक तरलता भएको कारण निक्षेप र कर्जाको व्याजदर व्यवस्थापनमा देखिएका चुनौती । समिक्षा वर्षमा देखिएको अमेरिकी डलरको मुल्य बृद्धिले विविध क्षेत्रमा देखिएका असर तथा बैकको विदेशी विनिमय कारोवार गर्दा विनिमय दरमा हुने परिवर्तनबाट हुनसक्ने संभावित जोखिम । राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट हुनसक्ने संभावित जोखिम । अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको शिथिलताबाट नेपाली बजारमा पर्न सक्ने असर र सोबाट हुनसक्ने जोखिम ।

६. लेखापरीक्षण प्रतिवेदनमा कुनै केफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया: सामान्य कैफियत वाहेक बैकलाई तात्त्विक असर पर्ने कैफियत नभएको ।

७. लाभोरा बाँडफाँड गर्न सिफारिस गरिएको रकम: आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार लाभोश वितरण योग्य रकमबाट शेयरधनीहरूलाई बोनस शेयर ५ प्रतिशत र नगद लाभोश ५ प्रतिशत (बोनस तथा नगद लाभोशको कर प्रयोजनका लागि समेत) गरि कुल १० प्रतिशत लाभोश वितरण गर्न सिफारिस गरिएको ।

८. कम्पनी तथा यसको सहायक कम्पनीले आर्थिक वर्षमा गरेको प्रमुख कारोबार र त्यस अवधिमा कम्पनीको कारोबारमा आएको महत्त्वपुर्ण परिवर्तन: असार मसान्त २०८२ मा यस बैकको सहायक कम्पनीहरूसँगको कारोवारको विवरणहरू यस प्रकार सारांशमा दिइएको छ :

(रकम रु. हजारमा)

क.सं.	विवरण	एनएमबि क्यापिटल लि.	एनएमबि लघुवित्त वित्तीय संस्था लि.	एन.एम.बि. सेक्स्युरिटिज लि.
१	लगानी	४०,००,००	१७,२४,८८	२०,००,००
२	कल, चलती तथा मुद्दती निक्षेप	२,३४,८१,०६	१४,५२०	१,८४,८२
३	कर्जा/ सापटी	-	१,६८,०३,०६	-
४	कल, चलती तथा मुद्दती निक्षेपमा प्रदान गरिएको व्याज खर्च	१,७२,१३	-	२४,९०
५	ऋणमा व्याज आम्दानी	-	१४,९३,०४	-
६	कार्यालय स्थान पट्टामा लिएको	-	-	११,००
७	एनएमबि बैकलाई व्यवस्थापन शुल्क भुक्तानी	-	१२,४६	-
८	एनएमबि बैकको शेयर रजिष्ट्रार कार्य वापतको भुक्तानी	११,००	-	-
९	ऋणपत्र टुट्टी शुल्क एनएमबि बैकद्वारा भुक्तानी	४५०	-	-
१०	एनएमबि सुलभ इनभेष्टमेन्ट फण्ड २ बाट एनएमबि बैकलाई लाभोश भुक्तानी	१,७०,१४	-	-
११	एनएमबि ५० बाट एनएमबि बैकलाई लाभोश भुक्तानी	२,६५,४३	-	-
१२	एनएमबि क्यापिटल लिमिटेडबाट एनएमबि बैकलाई लाभोश भुक्तानी	६,४६,००	-	-

९. आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए त्यसको विस्तृत विवरण: बैक सञ्चालक समितिले प्रचलित कानून तथा नेपाल राष्ट्र बैकबाट समय समयमा जारी हुने निर्देशनहरूको अधिनमा रहि जोखिम व्यवस्थापनका लागि आवश्यक नीति, कार्यविधिहरू बनाई लागू गरेको छ । बैकको व्यवसायिक रणनीतिहरू तथा बैकलाई आवश्यक रहेको महत्वपूर्ण नीतिहरू संचालक समितिबाट स्वीकृत गराई लागू गरिएको छ र सोही बमोजिम बैक व्यवस्थापनले जोखिम व्यवस्थापनको कार्य गर्दै आएको छ । बैकको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन र बैकमा भएका तथा हुनसक्ने जोखिमहरू व्यवस्थापन गरी बैकलाई उत्कृष्ट एवं सबल रूपमा संचालन गर्दै लगानीकर्ताहरूको हितको संरक्षण गर्नका लागि बैक सञ्चालक समितिबाट प्रचलित कानून तथा नेपाल राष्ट्र बैकबाट जारी निर्देशनको अधिनमा रही सञ्चालक समिति तहका लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण निवारण समिति र मानव संसाधन समिति गरि चार वटा समितिहरू गठन गरिएको छ । व्यवस्थापन तहमा उच्च व्यवस्थापन समिति, कर्जा जोखिम व्यवस्थापन समिति, सम्पत्ति तथा दायित्व समिति, मानव संसाधन नियुक्ति समिति, सूचना तथा प्रविधि समिति, सुशासन समिति लगायतका समितिहरूले बैकको जोखिम व्यवस्थापन गर्नका लागि विभिन्न कार्यहरू गर्दै आएका छन् ।

१०. लेखापरीक्षण समिति:

श्री उत्तम भ्लोन, सञ्चालक	- संयोजक
श्री ठाकुर जंग थापा, सञ्चालक	- सदस्य
श्री रञ्जन पाण्डे, आन्तरिक लेखापरीक्षण विभाग प्रमुख	- सदस्य सचिव

नेपाल राष्ट्र बैकले लेखापरीक्षण समितिको लागि तोकेको निर्देशनको परिधिभित्र रही बैकको लेखापरीक्षण समितिले आफ्नो कार्य सम्पादन गर्दै आएको छ ।

११. शेयरधनीहरूले बुक्तिन बाँकी रहेको लाभोश रकम: २०८२ आषाढ मसान्तसम्ममा शेयरधनीहरूले बुक्तिन बाँकी रहेको लाभोश रकम रु.१६,२७.१९,४१८/- रहेको छ । आर्थिक वर्ष २०७४/०७५ सम्मको शेयरधनीहरूले बुक्तिन बाँकी लाभोश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको छ । बैकले लाभोश बुक्तिनले सम्बन्धमा शेयरधनीहरूको जानकारीका लागि राष्ट्रिय बैनिक पत्रिकामा समेत प्रत्येक वर्ष सूचना प्रकाशित गर्ने गरेको छ ।

१२. कम्पनी ऐन, २०६३ को दफा १४१ अनुसार खरीद वा विक्री गरिएको सम्पत्तिको विवरण: समीक्षा वर्षमा यसप्रकारको कुनै खरीद विक्री भएको छैन ।

१३. गुनासो सुनवाई सम्बन्धी व्यवस्था : सेवाग्राहीलाई पर्ने असुविधा तथा सर्वसाधारणको गुनासो सुनवाई गर्नका लागि बैक व्यवस्थापन समूहका सदस्य समेत रहेका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री सुदेश उपाध्यायलाई गुनासो सुन्ने अधिकारी तोकिएको छ । समिक्षा वर्षमा बैकको शाखा कार्यालयहरू, मुख्य कार्यालय, हटलाईन तथा कल सेन्टर मार्फत ७३५ वटा समस्या तथा गुनासाहरू प्राप्त भएकोमा कर्जा असुलीसंग सम्बन्धित लगायतका कानूनी प्रक्या मार्फत समाधान हुनुपर्ने गुनासोहरू वाहेकका अन्य गुनासोहरू समयमा नै समाधान गरिएको छ ।</

क्रमशः

एनएमबि बैंक लिमिटेडको
आर्थिक वर्ष २०८१/०८२ को संक्षिप्त वार्षिक आर्थिक विवरणको बाँकी अंश

एकीकृत वित्तीय अवस्थाको विवरण

२०८२ साल आषाढ ३२ गते (जुलाई १६, २०२५) मसान्तको

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान २०८२	आषाढ मसान २०८१	आषाढ मसान २०८२	आषाढ मसान २०८१
सम्पत्ति				
नगद तथा नगद समान	४६,९९७,८१७.४२६	२३,३९८,३७२.७४३	३३,३८५,६५४.३१४	२२,५७०,६०२.७७७
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जादत	१६,४१९,१२२.६९६	१४,७३४,९९१.२६९	१६,४८९,१२२.६९६	१४,७१०,४९१.२६९
नेपाल वित्तीय संस्थामा रहेको मौज्जादत	१०,३०४,४२०.१४३	१०,३०४,७६५.३२१	१०,२६४,४२०.१४३	१०,३०४,७६५.३२१
डेबिभेडिम (व्युत्पन्न) वित्तीय उपकरण	८,६८६,४४५.४९८	७,५८३,९२२.३४७	८,६८६,४४५.४९८	७,५८३,९२२.३४७
अन्य व्यापारिक सम्पत्तिहरू	१,४०४,५६६.४३३	१,४०४,३३९.४४४	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी	८,८१६,८१३.३०२	४,९०६,२००.२६०	१०,४९७,१११.३०२	८,१३०,४३६.६२६
ग्राहकलाई कर्जा तथा सापटी	२३,५१६,३४४.३९०	१९,९६०,२८९.९७६	२२,८४६,३०३.८४६	१९,४३०,४१८.८४६
धितोपत्रमा लगानी	३३,०७१,१२८.१९९	३४,२४८,६२०.४६४	३३,०७१,१२८.१९३	३३,७७२,७९६.०६४
घातु कर सम्पत्ति	१७०,३४७.२३६	१५४,८०६.७४१	१६६,७८७.१२१	१४४,०३७.३८९
सल्लिखरी (साहायक) कम्पनीमा लगानी	-	-	७७२,४८७.६००	७७२,४८७.६००
सम्बन्ध कम्पनीमा लगानी	-	-	-	-
लगानी सम्पत्तिहरू	१,७८४,११२.७३०	८,४११,४३६.७००	१,७८४,११२.७३०	८,४११,४३६.७००
सम्पत्ति र उपकरण	३,९१०,७९१.९८८	३,९१३,६५१.७८८	३,९१०,७९१.९८७	३,९१३,६५१.७८८
ख्याती तथा अमूर्त सम्पत्ति	१३१,३९८.४४२	१४३,०११.४४१	१२७,७१७.०१७	१४८,६२२.१६३
स्थान कर सम्पत्ति	३२७,७७१.०३१	४२८,६९५.२७२	३१६,४७४.०११	४२४,६४२.०४४
अन्य सम्पत्ति	४५४३,३२२.९४७	४,७४९,२२६.३२६	४,३४१,९३२.१३७	४,६४९,१३९.१२६
जम्मा सम्पत्ति	३७०,५९७,३६०,६३०	२९८,९८८,८३५,२९२	३४१,४९३,४०७,२०६	२९४,८६६,१६१,७२१
दायित्वहरू				
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	६,०२९,४४७.१६८	३,१६३,१७९.७३२	६,०२९,४४७.१६८	३,१६३,१७९.७३२
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	-	-	-	-
डेबिभेडिम (व्युत्पन्न) वित्तीय उपकरणहरू	८,६९४,५४९.४८१	७,७७०,७९९.७३७	८,६९४,५४९.४८१	७,७७०,७९९.७३७
ग्राहकबाट निक्षेप दायित्व	२८०,११७,६२६.६९६	२२५,०४१,६८६.६६४	२८०,१२३,४६७.८४३	२२३,९४२,५११.९०३
सापटी	६,६४१,६९३.१२२	१२,७१९,२४७.४४९	३,९८७,४००,०४४	११,४४२,२५६.३०१
घातु कर दायित्व	-	-	-	-
व्यवस्था	६,१७४,२०३	६,२०९,२३१	-	-
स्थान कर दायित्व	-	२,४९६,३२६	-	-
अन्य दायित्व	२३,३३६,६७७.७७३	७,९७१,८३३.६००	७,३९४,३४४,४६६	७,९४४,४२२,२९५
जारी गरिएको ऋणपत्र	१२,३८४,४८६.९२६	१२,३८२,०००,३०१	१२,३८४,४८६.९२६	१२,३८२,०००,३०१
सुरक्षक नराखिएको साहायक आवधिक दायित्व	-	-	-	-
कुल दायित्व	३३७,२११,९७७,३८९	२९९,००७,४४३,७४१	३१९,४१८,८९९,०४९	२९४,८६६,६६०,४४९
पूँजी				
शेयर पूँजी	१८,३६६,७०४,९४९	१८,३६६,७०४,९४९	१८,३६६,७०४,९४९	१८,३६६,७०४,९४९
शेयर प्रिमियम	३७,२१६,२१०	३७,२१६,२१०	-	-
संचित नाफा	२,४०१,०२८,०६४	३१८,८२४,४९१	१,९०१,३८१,३४४	(१३,८४०,७८२)
जगेडा	१२,०९१,३९९,२०९	१०,७९६,६९६,२०२	११,९०६,४२०,८४४	१०,६९६,६४६,०४४
शेयरखनीहरूको कुल इक्विटी	३२,८६३,३०९,४४२	२९,४९१,३६३,६५३	३२,१७४,६०८,१४६	२८,९७४,४११,२४१
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)	४८९,१३३,७९९	४४९,०१७,३३८	-	-
जम्मा पूँजी	३३,३५२,४४३,२४१	२९,९४०,३८०,९९१	३२,१७४,६०८,१४६	२९,९७४,४११,२४१
जम्मा दायित्व र पूँजी	३७०,५९७,३६०,६३०	२९८,९८८,८३५,२९२	३४१,४९३,४०७,२०६	२९४,८६६,१६१,७२१
सन्भावित दायित्व सम्बल्य	२२८,४७०,८१२,२६४	२०१,००८,२१७,४६६	२२४,४७०,८१२,२६४	२०१,००८,२१७,४६६
खुद सम्पत्ति तिर्ने शेयर	१७८९,२९१	१४६९,८९१	१७४९,४९१	१४६९,९३३

एकीकृत नाफा नोक्सान विवरण

२०८१ श्रावण १ गते देखि २०८२ आषाढ ३२ गते सम्मको (१६ जुलाई २०२४ देखि १६ जुलाई २०२५ सम्म)

रकम रु. मा

विवरण	समूह		बैक	
	आषाढ मसान २०८२	आषाढ मसान २०८२	आषाढ मसान २०८२	आषाढ मसान २०८१
व्याज आम्दानी	२२,९२,३८६,७४८	२६,२८९,३०१,४२३	२२,२६,७५४,३४३	२५,६८२,४४२,८८८
व्याज खर्च	१४,४४२,७५८,७९९	१८,५४४,६४४,८४४	१४,४४२,०५४,३४९	१८,४६५,८००,३४५
खुद व्याज आम्दानी	८,४८४,४८८,०२०	७,७४४,०३६,७७९	८,०२०,८९३,९९४	७,२१९,७४२,४३३
शुल्क तथा कमिशन आम्दानी	२,७३३,३४४,०४१	२,७१,०९६,४१२	२,४४६,६६१,४४३	१,८८७,२०७,४२४
शुल्क तथा कमिशन खर्च	२४२,०७४,६३२	१९३,३१४,७४४	२४२,०७४,६३२	१९३,३१४,७४४
खुद शुल्क र कमिशन आम्दानी	२,४९१,२६९,४०९	२,००७,७८१,६७४	२,१८४,४८६,४२१	१,७९३,८९२,६७०
खुद व्याज, शुल्क र कमिशन आम्दानी	११,०१६,७७७,४२८	९,४६१,८८८,२२७	१०,२०७,४८०,४१५	९,०१०,६३४,२०३
खुद व्यापार आम्दानी	४४४,२४८,०३२	२४३,१७०,७५४	३६०,५७०,९४२	२४४,१११,४३१
अन्य संचालन आम्दानी	३२२,८२१,७४९	२०३,४९०,४२७	३१८,४६६,२२८	२८४,०११,४३१
जम्मा संचालन आम्दानी	१४,७४५,८१७,२०९	१०,०३८,४७८,६७२	१०,८८४,५११,८८४	९,४१७,०५७,७८३
कर्जाको क्षति प्रभार/(विपरय) तथा अन्य हानी	१,६८३,०८२,४२१	२,०४९,०४९,९४७	१,६३८,१७०,२३२	२,०३७,९६६,८८६
खुद संचालन आम्दानी	१०,०६२,७३४,७८८	७,९८९,४२८,७२५	९,२४६,३४१,६५२	७,३७९,०९०,९०७
संचालन खर्च				
कर्मचारी खर्च	३,३६२,२४३,२१३	२,९३९,००४,७४७	३,०१२,७६२,१२७	२,६३४,४४८,०६५
अन्य संचालन खर्च	२,६९१,४७४,०७४	१,२४९,८६६,९४७	१,९०९,००३,६४२	१,९३३,४७३,११९
हास कटौती र परिशोधन	२,७४,७६४,८२९	४८४,०१२,७०६	३८४,४३३,१८८	४४८,०७१,८४८
संचालन नाफा	५,००२,२७०,८७९	३,३०५,६९१,४४४	४,७७९,९८८,४०६	३,३४३,०९७,८६५
गैर संचालन आम्दानी	७६३३,२३०	३,४४२,०११	३,४४२,०११	३,४४२,०११
गैर संचालन खर्च	६४८,७६६,३८९	२४,०२२,८२३	६४८,७६६,३८९	२०,९९०,६४८
आय कर अपिको नाफा	३,३५१,९४७,४९४	३,२८४,०४०,६४२	३,०८४,१९२,९९४	३,२३४,४४९,२२८
आयकर खर्च				
चालू कर	१,३४२,०२६,०६७	१,०६७,६४३,८२७	१,२७१,७२७,०४३	१,०२४,७३०,१३४
स्थगन कर खर्च/(आम्दानी)	(४४,१३७,४४४)	(२३,३१७,४४६)	(४१,१७२,४१५)	(३४,४८८,२१०)
यस अवधिको नाफा	३,०१६,२६९,१९०	२,२९६,७०७,३९१	२,८१२,६६६,३५७	२,२४४,३९५,३०४
नाफा वित्तीय :				
बैंकको शेयर धनी	३,०२८,४४४,३८३	२,४४४,४३२,३३६	२,८४४,६३८,३५७	२,२४४,३९५,३०४
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)	३४,७४४,८०७	(२४,७२२,९४४)	-	-
यस अवधिको नाफा	३,०६३,२६९,१९०	२,२१९,७०७,३९१	२,८४४,६३८,३५७	२,२४४,३९५,३०४
प्रति शेयर आम्दानी				
आधारभूत प्रति शेयर आम्दानी (Basic EPS)	१६.६८	१२.९९	१४.४४	१२.२२
डाइलुटेड प्रति शेयर आम्दानी (Diluted EPS)	१६.६८	१२.९९	१४.४४	१२.२२

एकीकृत इक्विटीमा परिवर्तनको विवरण

२०८१ श्रावण १ गते देखि २०८२ आषाढ ३२ गते सम्मको (१६ जुलाई २०२४ देखि १६ जुलाई २०२५ सम्म)

बैंक												
इक्विटी धारकलाई बाँडफाँड योग्य इक्विटी												
विवरण	शेयर पैँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटही घटबढ कोष	नियामक कोष	फेयर म्यालु कोष	पुनर्मूल्याङ्कन कोष	सञ्चित नाफा	अन्य कोष	कुल रकम	नियन्त्रण नहुने स्वार्थ	कुल इक्विटी
श्रावण १, २०८१ सालको मौज्जात	१८,३६६,७०४,९५९	-	४,४१०,११०,०१५	१८२,२८६,३२७	३,०२२,६१४,३५३	३४२,७०१,७५४	-	(९३,८४०,७८२)	१,७४०,९३३,६२५	२८,९७१,४११,२४१	-	२८,९७१,४११,२४१
अधिल्लो अवधिको समायोजन	-	-	-	-	-	-	-	-	-	-	-	-
श्रावण १, २०८१ समायोजित/पुनःस्थापित मौज्जात	१८,३६६,७०४,९५९	-	४,४१०,११०,०१५	१८२,२८६,३२७	३,०२२,६१४,३५३	३४२,७०१,७५४	-	(९३,८४०,७८२)	१,७४०,९३३,६२५	२८,९७१,४११,२४१	-	२८,९७१,४११,२४१
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा	-	-	-	-	-	-	-	२,८५४,६३८,३५७	-	२,८५४,६३८,३५७	-	२,८५४,६३८,३५७
आयकर पश्चातको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा मूल्याङ्कन गरिएको इक्विटी उपकरणका लगानी बाट भएका नाफा/नोक्सान	-	-	-	-	-	४७६,३५२,७३७	-	-	-	४७६,३५२,७३७	-	४७६,३५२,७३७
पुनः मूल्याङ्कनबाट भएका नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/नोक्सान	-	-	-	-	-	-	-	(१२७,८९४,१९०)	(१२७,८९४,१९०)	-	-	(१२७,८९४,१९०)
नगद प्रवाहको रेजिङ्गबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
विदेशी विनिमय संचालनको वित्तीय सम्पत्ति विनिमयबाट भएको सटही नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	४७६,३५२,७३७	-	२,८५४,६३८,३५७	(१२७,८९४,१९०)	३,२०३,०९६,९०५	-	३,२०३,०९६,९०५
जगेडा कोषमा सारिएको रकम	-	-	४७०,९२७,६७१	३३,३५०,८९७	-	-	-	(८८३,८९४,०६८)	२७९,६१६,४००	-	-	-
साधारण जगेडा कोष	-	-	४७०,९२७,६७१	-	-	-	-	(४७०,९२७,६७१)	-	-	-	-
लगानी समायोजन कोष	-	-	-	-	-	-	-	(२०,०००,०००)	२०,०००,०००	-	-	-
सटही घटबढ कोष	-	-	-	-	-	-	-	(३३,३५०,८९७)	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष	-	-	-	३३,३५०,८९७	-	-	-	(३,८३५,१८६)	३,८३५,१८६	-	-	-
ग्राहक संरक्षण कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
स्थगन कर कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
कर्मचारी दक्षता अभिवृद्धि कोष	-	-	-	-	-	-	-	(१८,४८०,०१४)	१८,४८०,०१४	-	-	-
नियामक जगेडा कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
एनएमवि कर्मचारी राहत कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
ऋणपत्र भुक्तानी कोष	-	-	-	-	-	-	-	(२३७,३०१,३००)	२३७,३०१,३००	-	-	-
जगेडा कोषबाट सारिएको रकम	-	-	-	-	(२४,४७८,८३७)	-	-	२४,४७८,८३७	-	-	-	-
नियामक जगेडा कोष	-	-	-	-	(२४,४७८,८३७)	-	-	२४,४७८,८३७	-	-	-	-
एनएमवि कर्मचारी राहत कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
लगानी समायोजन कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
इक्विटीमा देखाइएको शेयरधनी सँगको कारोवार	-	-	-	-	-	-	-	-	-	-	-	-
मुजरबाट प्राप्त	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-
ख्यातीको लेखाङ्कन	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयररखनीलाई लाभशित वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनस शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-
नगद लाभशित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
जम्मा योगदान तथा बाँडफाँड	-	-	-	-	-	-	-	-	-	-	-	-
आषाढ २०८२ को अन्त्य मौज्जात	१८,३६६,७०४,९५९	-	४,९६१,०३७,६८७	२१४,६३७,२२४	२,९९८,१३४,१५४	८१९,०४४,४९१	-	१,९०१,३८१,३४४	१,८९२,६५४,९४४	३२,१७४,६०८,१४६	-	३२,१७४,६०८,१४६

